

च्छो रोल्पा हिमतालको विष्फोटनको सम्भावना र बहुआयामिक अध्ययन

ICIMOD

FOR MOUNTAINS AND PEOPLE

च्छो रोल्पा हिमताल

च्छो रोल्पा हिमताल नेपालको मध्यमाञ्चल क्षेत्र दोलखा जिल्लाको रोल्वालिङ्ग हिमाल नजिक अक्षांश $27^{\circ} 42'$ उत्तर र देशान्तर $86^{\circ} 20'$ पूर्वमा अवस्थित छ। यो हिमताल, हिमालय, हिमनदी र हिमतालको अध्ययनमा लागेका व्यक्ति वा सगूहका लागि नौलो नाम होइन। बिसौं शताब्दिको अन्त्यातिर विष्फोटनको हिसाबले अत्यन्तै जोखिमचुक्त जानिएको यो हिमताल करिब ई.सं. १९५० को दशक पछिमात्र बनेको भू-उपग्रहीय चित्रहरूको क्रमागत अध्ययनबाट प्रष्ठ हुन्छ। यो ताललाई सन् १९७३ मा जल तथा शक्ति आयोगको सचिवालयको ठोलीले पहिलो पटक अनुसन्धान गरेको थिए र त्यसपछि यसबारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अन्य कठिपय बैज्ञानिक अध्ययन अनुसन्धानहरू मैसकेका छन्। बिगतमा गरिएका बिभिन्न अनुसन्धानबाट जोखिमचुक्त जानिएको यो हिमताल जोखिम न्यूनिकरणका उपाय समेत अपनाइएको नेपालको एकमात्र नमूना हिमताल हो।

हिमताल र यसको निर्माण प्रक्रिया

हिमनदी, बरफ र हिँड़ले बनेको लागो नदीको जस्तै स्वरूप भएको पिण्ड हो। लामो समयसर्वम हिमपात भएर हिँड़को तहमाथि तह थाप्दै जाँदा यसको निर्माण हुन्छ र आफ्नै तौलले थिचिएर अग्लो भागबाट होचो भू-भागतिर अत्यन्तै ढिलो गतिमा सर्छ। हिमनदी अगाडि सर्दी यसले बाटोमा पर्ने चट्टान माटो लगायत सबै बस्तु सोहरेर लान्छ र दार्चो, बार्चो र अगाडिको भागमा थुपार्छ। यसरी थुपारेको बरफ मिसिएको हुङामाटो को थुप्रोलाई गोङ्गेन (Moraine) भन्दछन्। हिमनदीको हिँड़ वा बरफ परिलाएर निस्कने पानी कठिपय अवस्थामा हिमनदीको अन्त्य, बीचमा वा किनाराको क्षेत्रमा जमेर ताल परेर रहन्छ र यस्तो ताललाई हिमताल भनिन्छ। साधारणतः हिमताललाई हिमनदीले वा यसले थुपारेको गोङ्गेनको बाँधले थुनेर राखेको हुन्छ। हिमतालको निर्माण प्रायः सानो पोखरी बनेर शुरु हुन्छ।



पछि साना साना धेरै पोखरीको समूह एक आपसमा गाभिंदा ठूलो ताल बन्छ । नेपालको च्छो रोल्पा, इर्जा र अन्य धेरै हिमताल यस्तै प्रक्रियाबाट निर्माण भएको अध्ययनले देखाएको छ । हिमनदी पऱ्हाउदै पछि हठेर जाने र यसले अगाडि बढ्दा ढुङ्गामाथो सोहोरेर बनाएको खाडलमा पानी जर्मा भएर पनि हिमतालको निर्माण हुन्छ ।

जलवायु परिवर्तन र हिमतालको निर्माण

विश्वको जलवायु प्रणालीमा समयक्रममा परिवर्तन भईरहन्छ । विगतमा भएका जलवायु परिवर्तनको बारेमा सबै जानकारी नभएतापनि औसत अन्दा धेरै तातो र धेरै चिसो अवस्थाको बारेमा बैशानिक अनुसन्धान गरिएका छन् । यिनै अध्ययनहरूले देखाए बोगोजिम करिब झोन्टो शताब्दिको मध्यदेखि उन्नाइशौं शताब्दिको मध्यसम्म (सन् १५५० देखि १८५०) पछिल्लो लघु हिमयुग (Little Ice Age) को समय रहेको थियो । यो समयमा विश्वभूमिका अधिकांश हिमनदीहरूको आयतन बढेको र हिमनदीहरू अधि बढेको विश्वास गरिन्छ । च्छो रोल्पा हिमतालको उत्पति पनि लघु हिमयुगको अन्त्यपछि पछाडि हट्टै गएको ट्राकार्डिङ्ग हिमनदीको पुष्टारको भागमा शुरु भई ऋमश: आकार बढ्दै गएको विश्वास गरिन्छ । साधारणतः हिमतालको निर्माणको अवस्थामा यसको वरपर रहेको हिँडै वा बरफ ऋमश पऱ्हाउदै र पछिल्लो भागमा रहेको हिमनदीबाट पनि बेला बेलामा बरफको ढिक्का तालमा खरस्तै तालको फैलावट बढ्दै जान्छ । यसरी हिमनदीको संकुचन र तालको क्षेत्रफलको फैलावट संगसर्ने हुन्छ । कुनै विन्दुमा पुगेर यो ऋम रोकिन पनि सक्छ । च्छो रोल्पा हिमताल निर्माण करिब सन् १५५० को दशकपछि शुरु भएको भएतापनि ताल निर्माणको धेरै वर्ष पछि (सन् २००७) सरम पनि पहिला हिमनदीले अगाडिको भागमा थुपारेको गोग्रेनमा बरफका ठूला ठूला ढिक्का देरन सकिनथ्यो जसको कारण यो हिमताल जोखिमयुक्त मानिएको थियो सो बरफ हाल पहिलसकेको छ ।

हिमताल बृद्धिको ऋम नरोकिन्दै यसको बिष्फोटनबाट तल्लो तीय क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरणका उपाय अपनाउन र ठूलो क्षति हुनबाट जोगाउन सकियोस् भनी हिमतालहरूको अध्ययन गरिन्छ, च्छो रोल्पा हिमतालको बहुआयामिक अध्ययन यसै सन्दर्भमा अगाडि सारिएको पछिल्लो कदम हो ।

च्छो रोल्पा हिमताल अध्ययनको पृष्ठभूमि


दोलखा जिल्लाको गौरीशङ्कर गा.वि.स. मा रहेको च्छो रोल्पा हिमतालको निकाश रोल्वालिङ्ग खोला हुँदै तामाकोशीमा मिसिन्छ । तामाकोशी, कोशी नदीको एक शाखा नदी हो । तामाकोशीको तल्लो तीय क्षेत्रका किनारामा बस्ती बिस्तार संगसर्ने क्षेत्रमा अध्ययन गरिन्दै आयोजनाहरूका साथै अन्य ऐतिहासिक संरचनाहरू पनि बिस्तार मैरहेका छन् ।

नेपालस्थित हिमालय क्षेत्रमा विगतमा हिमताल बिष्फोटनका घटना धेरै पठक मैसकेका छन् । तर सन् १९८५ मा खुम्बू क्षेत्रमा डिंग चो हिमतालको बिष्फोटनले करिब १५ लाख अमेरिकी डलरको लागतमा निर्माण सञ्चयन हुनै लागेको नारचे साना जलविद्युत परियोजना सम्पूर्ण रूपमा नष्ट भई पुनःनिर्माण गर्नु परेको लगायत अन्य धेरै धनजनको क्षति पछि मात्र नेपालमा पहिलो पठक हिमताल बिष्फोटनको धूसं क्षमताको पहिचान भएको थियो । त्यसबाहेक रसन् १९८७ मा च्छो रोल्पा निकट रहेको छुबुङ्ग हिमतालको बिष्फोटनले बेदिङ्ग गाँझमा क्षति पुन्यापछि यहाँका जनताको मनमा त्राश उत्पन्न गरायो । डिंग चो घटनाको बारेमा सुनेका र छुबुङ्ग बिष्फोटनको घटना देखेका जनताका लाभि छुबुङ्ग भन्दा धेरै गुणा ठूलो च्छो रोल्पा हिमताल बिष्फोटनको सरभावनाले निकै त्रसित बनायो । च्छो रोल्पा हिमतालको अवस्थिति र यसको जोखिमको बारेमा बिभिन्न कोणबाट प्रचार प्रसार शुरु गरीयो र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्ति र संस्थाको ध्यान खिच्न पनि सफल भयो । यसै पृष्ठभूमिमा गरिएका बिभिन्न स्थलगत अध्ययनहरूले यो ताल संरभावित बिष्फोटनको संघारमा रहेको र अत्यन्तै जोखिमयुक्त रहेको निष्कर्ष निकाल्यो र विस्तृत अध्ययनको आवश्यकता महशुश गरियो । यसरी शुरु गरिएको च्छो रोल्पा हिमताल अध्ययनको सिलसिला हिमताल बिष्फोटनका कारण तल्लो तीय क्षेत्रमा हुन सक्ने क्षति कम गर्न पूर्ब-सावधानी र जोखिम न्यूनिकरणका उपायहरू अपनाइपछि पनि पुनः अध्ययन अनुसन्धान र अनुगमन जारी छ ।

च्छो रोल्पा हिमताल पहिला र अहिले

जत शताब्दीको अन्तिम दशकतिर च्छो रोल्पा हिमताललाई अत्यन्त जोखिमयुक्त मानिनुको पछाडि केही रासापक्षक्षरहरू विघमान थिए, जसले जारी यो हिमतालको पानीले कुनै पनि बेला बाँध फुटाएर तल्लो तीय क्षेत्रमा बाढी ल्याउने खतरा रहेको थियो । ती मध्ये केहि निरनिलिखित छन् ।

- च्छो रोल्पा हिमताल बन्नु भन्दा पहिला यसको स्रोत हिमनदीले अगाडिको भागमा थुपारेको गोग्रेनमा प्रशस्त मात्रामा बरफका पिण्डहरू दबिएर रहेका थिए र ती बरफका पिण्डहरू बाहिरी बातावरणको संर्गमा आएका कारण तिब्र गतिमा पहिलरहेका थिए । बरफ पऱ्हाउनाले दुई तरिकाले बाँध कमजोर गराउन सघाउ पुन्याइरहेको थियो । पहिलो तालको पानीको आयतन बढाएर र दोश्रो बाँधलाई कमजोर बनाउनुका साथै आयतन र सँदिलोपना घटाएर ।
- च्छो रोल्पा हिमतालको पानीको सतह र यसलाई थुनेर रास्त्ने बाँधको न्यूनतम उचाईको बीचमा अत्यन्तै कम अन्तर रहेको थियो जसको कारण तालमा उठन सक्ने सानो उचाइको छालले पनि बाँधलाई नाट्ने सरभावना रहेको थियो ।



- यो हिमतालको स्रोत ट्राकार्डङ्ग हिमनदीको तल्लो भागमा धेरै चिराहरु परेका थिए, जसबाट समय समयमा ठूला ठूला बरफका ढिक्काहरु तालमा खसेर छाल उत्पन्न गराइरहन्थे । यसबाहेक ताल वरपरका अन्य मिरालो पाखाबाट पनि चदाकदा पहिरो खसेर तालको पानीमा छाल उत्पन्न गराउँथे ।
- यो तालको दायाँबाट्याँ दुबैतिर शाखा हिमनदी रहनुका साथै पहिरोले कमजोर पारेका भू-भाग रहेको थियो, जहाँबाट ठूलो मात्रमा पहिरो खसेर हिमताल बिष्फोट्न गराउने सरभावना रहेको थियो ।
- च्छो रोल्पा हिमतालको बाँधको बाहिरपट्टी ठाउँठाउँमा तालको पानी रसाएर निस्केको देखिनथ्यो ।

उक्त कारणहरुले गर्दा सन् २००० मा नेदरल्याएड सरकारको आर्थिक र प्राविधिक सहयोगमा च्छो रोल्पा हिमताल बिष्फोट्नको जोखिम न्यूनिकरण परियोजना कार्यान्वयनका निर्माण निरन्तर उपायहरु अपनाइयो ।

- च्छो रोल्पा हिमताल, ट्राकार्डङ्ग हिमनदी र वरपरका हिमक्षेत्रको विस्तृत अद्ययन अनुसन्धान गरिनुका साथै चस क्षेत्रको भूस्वरूप, भौगोलिक अद्ययन र तल्लो तरीय क्षेत्रमा क्षति न्यूनिकरणका उपायहरुबाटे जनसमुदायमा जानकारी गराइयो ।
- यो हिमतालको पानीको सतह तुरन्तै घटाउनु पर्ने र नघटाएमा कुरौपनि बेला हिमताल बिष्फोट्न हुन सक्ने अनुमानका कारण परीक्षण स्वरूप साइफनको प्रयोग गरी पानीको सतह घटाउने प्रयास गरियो ।
- साइफनको प्रयोग गरेर ताल बाहिर निकाश गरिएको पानीको मात्रा अपुग भएको परिक्षण पछिको अद्ययनले देखाएपछि प्राविधिक तवरले मजबुत निकाश बनाई तालको पानी करिब तिन मिठरसरम घटाइयो ।

- च्छो रोल्पा हिमतालको पानीको सतहको निरीक्षण गर्न, वरपरका क्षेत्रको निगरानी गर्न र जलवायु तथा औसमको तथ्याङ्क सङ्कलन गर्न जनशक्ति, तिनका लाभि बरन्ने घर र १५ किलोवाट क्षमताको विद्युत गृह निर्माण र स्थानीय जलवायु मापनको लाभि एक जलवायु मापन केन्द्रको संगेत स्थापना गरियो ।

उपरोक्त सम्पूर्ण उपायहरु अपनाइए पछि पनि च्छो रोल्पा हिमताल जोखिमको सूचीमै रहेको छ । यसको श्रोत हिमनदी पछि हट्टने ऋम रोकिएको छैन । तालको क्षेत्रफल र चसमा रहेको पानीको आयतन बढिरहेकै छ । गोग्रेन भासिने ऋम जारी छ । यिनै सब कारणहरुको लेखाजोखा गर्न र यो हिमतालको पुनर्गूल्याङ्कन गर्न ICMOD ले विश्व बैंकको आर्थिक सहयोगमा नेपालका सरकारी तथा और-सरकारी निकाय र विश्वविद्यालयहरुको जनशक्तिको संलग्नतामा बहुआयामिक ठोली गर्न गरी च्छो रोल्पा हिमतालको स्थलगत अद्ययन गरेको थियो, जसबाट निरन्तर तथ्यहरु हात लागेका छन् ।

च्छो रोल्पा हिमतालको लर्बाई र क्षेत्रफल सन् १९६० पछि लगातार बृद्धि भइरहेको छ तापनि सन् २००० मा जोखिम न्यूनिकरणका उपाय अपनाइएपछि क्षेत्रफल बृद्धि नरोकिए पनि पहिला जस्तो असामान्य बढोतारी भने भएको छैन, जुन मननयोग्य छ ।

सन् २००१ मा हिमताललाई थुनेर रास्ने बाँधको सतहमा बरफ कर्तै पनि छैन । सतहमा भएको सबै बरफ परिलसकेको छ र सो बरफ पहलानाले तालको किनाराको क्षेत्र, नजिकैको टापु तथा बाँध र वरपरको सतह करैकर्तै १० मिटरसरम तल भाँसिएको पाइएको छ ।

हिमनदीसंग जोडिएको च्छो रोल्पा हिमतालको पूर्बी किनारमा पहिला जस्तो बरफको पहरो देख्न सकिन्दैन । पहिला देखिने सबै बरफको पहरो परिलसकेको छ र माथि माथिसरम हिमनदी अत्यन्तै छियाछिया परेको अवस्थामा देखिन्छ ।





च्छो रोल्पा हिमताल र यसको बिष्फोटनको सम्भावना

हिमताल बिष्फोटनका बिभिन्न कारक तत्वहरूमध्ये निम्न लिखित कारण उल्लेख्य मानिन्छन् ।

- हिमताल बिष्फोटनको धेरैजसो घटना ताललाई थुनेर राखेको बरफ मिसिएको ढुङ्गामाठोले बनेको बाँधको बरफ पछलनाले बाँध खुक्कुलो र कमजोर हुने र पानी तालबाट बाहिर निस्कँदा ऋमशः खियाउँदै बाँध भत्काएर बिष्फोटन गराउँछ । च्छो रोल्पाको सन्दर्भमा बरफ पछलेर बाँध कमजोर भएको छ तापनि नयाँ निकाश बनाएर पानीको आयतन घटाइएकोले निकट भविष्यमा बिष्फोटनको सम्भावना न्यून छ तर निरन्तर अनुगमन भने आवश्यक देखिन्छ ।
- हिमतालको झोत हिमनदीबाट ठूलो आकारको बरफ वा हिँड़को मात्रा एकपटक तालको पानीमा खस्दा ठूलो छाल उठ्ने र त्यहि छालले ताललाई छेकेर राखेको बाँध भत्काएर हिमतालको बिष्फोटन हुन्छ । च्छो रोल्पा हिमतालको झोत हिमनदीको अग्रभागमा हाल बरफको पहरो नभएकोले यस्तो सरभत छैन ।
- हिमतालको वरपर रहेको ठाडो भिरालो जमिनबाट ठूलो मात्रामा ढुङ्गामाठो तालमा खसेर ठूलो छाल उत्पन्न गराएर पनि बाँध भत्काउने र हिमताल बिष्फोटन हुने गर्छ । यस्तो सम्भावना कायम छ जसको लागि निरन्तर अनुगमन गैरहेको छ ।

- हिमतालका झोत हिमनदी अचानक अगाडि बढ्दा पनि तालको पानी बिस्थापित गराउने र त्यसैले बाँध फुटाएको कारण बिष्फोटनको घटना हुने गरेको पाइएको छ । च्छो रोल्पाको सन्दर्भमा यस्तो सम्भावनाको अध्ययन आवश्यक देखिन्छ ।
- हिमताल आसपासको क्षेत्रमा केन्द्रबिन्दु हुने गरी भूकर्म प्रभाव भूकर्मको असरले बाँध भत्काई हिमताल बिष्फोटनको घटना हुन सक्छ ।

अन्त्यमा

च्छो रोल्पा हिमतालमा जोखिम न्यूनिकरणका उपायहरू अवलम्बन गरिएपछि हाललाई साधारणत बिष्फोटनको सम्भावना न्यून देखिन्छ तर भूकर्म गणना वा स्थानीय जलवायुमा नाटकीय रूपमा परिवर्तन भएमा बेहतु अध्ययनको आवश्यकता पर्नेछ । हिमताल बिष्फोटनको बारेमा सञ्चार माध्यम र नीति निर्माता लगायत सरबनिधि सरोकारवालाहरू समक्ष सत्य तथ्यमा आधारित आवश्यक जानकारी समयमा पुन्याउन सकिएमा यसबाट हुन सक्ने क्षमित न्यूनिकरणका साथै पूर्व-सावधानी अपनाउन, पूर्व-तयारी गर्न तथा रोकथामका उपायहरू अवलम्बन गर्न मद्दत पुन्याउदृढ । यसकारण नेपालमा रहेका जोखिमयुक्त भनी पहिचान गरिएका हिमतालहरूको निरन्तर अध्ययन तथा अनुगमन गर्नु आवश्यक देखिन्छ ।



For further information contact

Pradeep K Mool: pmool@icimod.org

Photos: All photos by Sharad P Joshi

© ICIMOD 2010

International Centre for Integrated Mountain Development

GPO Box 3226, Kathmandu, Khumaltar, Lalitpur, Nepal

Tel +977-1-5003222 email info@icimod.org www.icimod.org